

मिति २०७७ साल चैत्र १२ गतेका दिनको कार्यपालिकाको बैठक निर्णयहरु ।

प्रस्तावित विषयहरु:-

१. समीक्षा तथा प्रतिवेदन ।
२. सशर्त अनुदान रकम रकमान्तर ।
३. ब्याक हु लोडर खरिद ।
४. पञ्जीकरण ईकाई सञ्चालन साझेदारी ।
५. प्रशासकीय भवन निर्माण ।
६. लागत साझेदारिमा कृषि उपज संकलन केन्द्र तथा बजार पूर्वाधार निर्माण ।
७. बिउ बैंक सम्बन्धमा ।
८. भूमि सम्बन्धी समस्या समाधान सहजीकरण समिति गठन ।
९. नवीकरणीय ऊर्जा नीति २०७७ तर्जुमा ।
१०. कार्यविधि तर्जुमा ।
 - क) टोल विकास संस्था सञ्चालन कार्यविधि, २०७७ ।
 - ख) होमस्टे सञ्चालन कार्यविधि, २०७७ ।
११. राष्ट्रपति रनिङ्ग शिल्ड खर्च ।
१२. वडडाँडा आ.वि. जग्गा खरिदको भुक्तानी ।
१३. योजना परिवर्तन ।
१४. यातायात सेवा ।
१५. बाल विकास केन्द्र सञ्चालन ।
१६. विविध ।

निर्णयहरु:-

१. निर्णय नं. १, प्रस्ताव नं. १ माथि आवश्यक छलफल गर्दा यस लिखु गाउँपालिकाको विगतका कार्यपालिकाको बैठकका निर्णयहरु क्रमशः प्रभावकारी रुपमा कार्यान्वयन भएको अवस्थामा अझ यसलाई थप प्रभावकारी रुपमा कार्यान्वयन गर्न सरोकारवाला पक्षहरु बीचमा समन्वय गरी अगाडि बढ्ने सर्वसम्मतबाट निर्णय गरियो ।
२. निर्णय नं. २, प्रस्ताव नं. २ माथि आवश्यक छलफल छलफल गर्दा आ.व. २०७७/७८ का लागि सशर्त अनुदान अन्तर्गत बायोग्यास जडान कार्यक्रममा रु ६ लाख विनियोजन भएकोमा उक्त कार्यक्रम यस गाउँपालिकामा मूलभुत रुपमा आवश्यक नरहेको र सञ्चालन गर्दा लागत सहभागिता पनि नजुटने एवं प्रभावकारी पनि नहुने भएकोले र यस सम्बन्धमा संघीय ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयको स्थानीय तहमा

नवीकरणीय/वैकल्पिक ऊर्जा कार्यक्रमहरू कार्यान्वयन मार्गदर्शन अनुसार सो कार्यक्रममा रहेको बजेट सुधारिएको चुलो (बायोमास) प्रविधि जडान कार्यक्रममा रकमान्तर गर्ने सर्वसम्मत निर्णय गरियो ।

३. **निर्णय नं. ३**, प्रस्ताव नं. ३ माथि आवश्यक छलफल गर्दा यस आ.व.को स्वीकृत कार्यक्रम अनुसार ब्याक हु लोडर खरिदका लागि यस कार्यालयद्वारा २०७७ पौष १७ गते विद्युतीय बोलपत्र मार्फत् खरिद सूचना गरिएकोमा प्राप्त बोलपत्र मध्ये मूल्यांकन समितिको प्रतिवेदन अनुसार IME Automobiles Pvt. Ltd. Panipokhari ले सबैभन्दा कम मूल्यमा आपूर्ति गर्न कबोल गरेको तर प्राविधिक मूल्याङ्कनमा पूर्ण सफल हुन नसकेको र MAW Earth Movers Pvt. Ltd. Lalitpur-3, Dhobighat ले तुलनात्मक रुपमा बढी मूल्यमा आपूर्ति गर्न कबोल गरेको तर प्राविधिक मूल्याङ्कनमा पूर्ण सफल भएको एवं मर्मत सम्भार, गुणस्तर, ईन्धन खपत दक्षता तथा यस गाउँपालिका सम्म ब्याक हु लोडर ढुवानी खर्चका दृष्टिले पनि MAW Earth Movers Pvt. Ltd. ले आपूर्ति गर्ने ब्याक हु लोडर नै सारभूत रुपमा सस्तो पर्न जाने भएकोले यसै आपुर्तिकर्ताबाट आपुर्ति गराउने सर्वसम्मत निर्णय गरियो । मूल्याङ्कन समितिको प्रतिवेदन संलग्न छ ।

४. **निर्णय नं. ४**, प्रस्ताव नं. ४ माथि आवश्यक छलफल गर्दा राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागको च.नं. १७९६ मिति २०७७/११/२८ को पत्रानुसार आगामी आ.व.का लागि यस कार्यालयमा सञ्चालित पञ्जीकरण ईकाईको तलब मध्ये एक चौमासिक बापत हुन आउने बजेट साझेदारीका लागि लेखी आएकोमा व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापनका लागि पञ्जीकरण ईकाई सञ्चालन गर्न आवश्यक नै रहेको हुँदा सोही बमोजिम साझेदारी गर्ने र सोही बमोजिम बजेट प्रस्ताव तयार गरि गाउँ सभामा पेश गर्ने सर्वसम्मत निर्णय गरियो ।

५. **निर्णय नं. ५**, प्रस्ताव नं. ५ माथि आवश्यक छलफल गर्दा गाउँ कार्यपालिका कार्यालयको प्रशासकीय भवन निर्माण सम्बन्धमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको च.नं. ३५३ मिति २०७७/१२/१० को पत्रानुसार यस आ.व.का लागि रु १८ लाख विनियोजन भएकोमा देहाय बमोजिम गर्ने सर्वसम्मत निर्णय गरियो । पत्र यसै साथ संलग्न छ ।

क) स्थानीय तहको प्रशासकीय भवन पूर्वाधार विकास कार्यक्रम सञ्चालन कार्यविधि, २०७७ बमोजिम यस आ.व. का लागि आवश्यक समपूरक बजेट गाउँपालिकाको स्वीकृत बजेट तथा कार्यक्रममा रहेको समपूरक कोषबाट व्यवस्थापन गर्ने र आगामी आ.व.का लागि आवश्यक बजेट व्यवस्था गर्न बजेट प्रस्ताव गाउँ सभामा पेश गर्ने ।

ख) प्रशासकीय भवन निर्माणका लागि आ.व. २०७५/७६ मा स्वीकृत विस्तृत परियोजना प्रतिवेदन अनुसार प्राथमिकताका आधारमा हाललाई रु ९ करोड बराबरको निर्माण गर्ने गरि कानून बमोजिमको आवश्यक प्रकृया अगाडी बढाउने ।

६. निर्णय नं. ६, प्रस्ताव नं. ६ माथि आवश्यक छलफल गर्दा लागत साझेदारिमा कृषि उपज संकलन केन्द्र तथा बजार पूर्वाधार निर्माण कार्यक्रम मार्गदर्शन अनुसार देहायका स्थानमा गर्ने र आगामी वर्ष छुटेका वडाहरुमा प्राथमिकता दिने सर्वसम्मत निर्णय गरियो ।

क) वडा नं. १ को माझीगाउँ, नौबिसे ।

ख) वडा नं. ३ को वडा कार्यालय क्षेत्र ।

ग) वडा नं. ७ को साउने चौतारा ।

घ) वडा नं. ९ को पर्बुजे ।

७. निर्णय नं. ७, प्रस्ताव नं. ७ माथि आवश्यक छलफल गर्दा सहास नेपालको वार्षिक स्वीकृत कार्यक्रम अनुसार बिउ बैंक स्थापना गर्नु पर्ने र सो का लागि आवश्यक जग्गा व्यवस्थापन गरिदिन अनुरोध भई आएकोले यस कार्यालयद्वारा वडा नं. ४ मा निर्माण गरिएको गाउँपालिका स्तरीय हाट बजार क्षेत्रमा आवश्यक जग्गा उपलब्ध गराउने सर्वसम्मत गरियो ।

८. निर्णय नं. ८, प्रस्ताव नं. ८ माथि आवश्यक छलफल गर्दा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको स्थानीय तहबाट लगत संकलन सम्बन्धी कार्यविधि, २०७७ अनुसार देहाय बमोजिम भूमि सम्बन्धी समस्या समाधान सहजीकरण समिति गठन गर्ने सर्वसम्मत निर्णय गरियो ।

क) गाउँपालिका स्तरीय:

- | | |
|--|--------------|
| १) श्री गोविन्द बहादुर पौडेल (गाउँपालिका अध्यक्ष) | -संयोजक |
| २) श्री शान्ता ढुङ्गेल (गाउँपालिका उपाध्यक्ष) | -उप संयोजक |
| ३) श्री राष्ट्रिय मान्यता प्राप्त दलको प्रतिनिधि (सम्बन्धित सँग माग गर्ने) | - सदस्य |
| ४) श्री लाल कुमारी तोलाङ्गी बर्मे (कार्यपालिका दलित महिला सदस्य) | - सदस्य |
| ५) श्री सीता खत्री (कार्यपालिका महिला सदस्य) | - सदस्य |
| ६) श्री (संघ संस्था/ नागरिक समाज प्रतिनिधि २ जना) | - सदस्य |
| ७) श्री अभय कुमार गुप्ता (प्रमुख प्रशासकीय अधिकृत) | - सदस्य सचिव |

ख) वडा स्तरीय (सबै वडामा)

- | | |
|---|--------------|
| १) श्री वडा अध्यक्ष | -संयोजक |
| २) श्री वडा सदस्यहरु | -सदस्य |
| ३) श्री संघ संस्था/ नागरिक समाज प्रतिनिधि (प्रतिनिधि माग गर्ने २ जना) | - सदस्य |
| ४) श्री वडा सचिव | - सदस्य सचिव |

९. निर्णय नं. ९, प्रस्ताव नं. ९ माथि आवश्यक छलफल गर्दा गाउँपालिकामा नवीकरणीय ऊर्जा विकास, प्रवर्द्धन तथा नियमनका लागि नवीकरणीय उर्जा नीति तर्जुमा गर्न आवश्यक रहेको हुँदा त्यस सम्बन्धमा जनप्रतिनिधि, कर्मचारी, विज्ञ, लाभग्राही तथा अन्य सम्पूर्ण सरोकारवालाहरूसँग सुझाव संकलन गरि नीति मस्यौदा तयार गरि आगामी बैठकमा पेश गर्ने सर्वसम्मत निर्णय गरियो ।

१०. निर्णय नं. १०, प्रस्ताव नं. १० माथि आवश्यक छलफल गर्दा विधेयक समितिद्वारा प्रस्तुत देहायका कार्यविधिहरुको मस्यौदा छलफलका लागि सम्पूर्ण कार्यपालिका सदस्यहरुलाई वितरण गर्ने सर्वसम्मत निर्णय गरियो ।

क) टोल विकास संस्था गठन तथा परिचालन कार्यविधि, २०७७

ख) होमस्टे सञ्चालन कार्यविधि, २०७७

११. निर्णय नं. ११, प्रस्ताव नं. ११ माथि आवश्यक छलफल गर्दा गाउँ शिक्षा समितिको मिति २०७७/१२/११ को निर्णयानुसार खर्च अनुमोदन सम्बन्धि प्रस्ताव पेश भएकोले यही फाल्गुण २७ देखि २९ सम्म सञ्चालित राष्ट्रपति रनिङ्ग शिल्ड कार्यक्रमको जम्मा खर्च रु ४,५०,१०१/- को विस्तृत खर्च विवरण आगामी बैठकमा पेश गर्ने सर्वसम्मत निर्णय गरियो ।

१२. निर्णय नं. १२, प्रस्ताव नं. १२ माथि आवश्यक छलफल गर्दा वडडाँडा आ.वि., लिखु ५ बाट यस गाउँपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार जग्गा खरिद गरि रकम निकासका लागि माग भई आएकोले सो विद्यालयले आ.व. २०७५/७६ मा श्री टीकाराम खडकाबाट कित्ता नं. ३९१ को क्षेत्रफल १-१२-३-३ जग्गा रु १६ लाखमा खरिद गरेको र सो बापतको रकम हाल सम्म पनि भुक्तानी हुन नसकेकोले यस आ.व.को स्वीकृत कार्यक्रमबाट भुक्तानी गर्ने सर्वसम्मत निर्णय गरियो ।

१३. निर्णय नं. १३, प्रस्ताव नं. १३ माथि आवश्यक छलफल गर्दा वडा नं. ४ को कार्यालयबाट वडा समितिको निर्णय सहित सिद्धमनपुर पाण्डे टोल जामुने टोल सडक निर्माण योजनालाई पँधेरोखोला महादेवटार सडक

निर्माण योजनामा सम्पूर्ण रकम सहित परिवर्तन गर्ने प्रस्ताव पेश भएकोले सोही बमोजिम कार्यान्वयन गर्ने र यस निर्णयलाई अनुमोदनका लागि आगामी गाउँसभामा अनुमोदनका लागि पेश गर्ने सर्वसम्मत निर्णय गरियो ।

१४. निर्णय नं. १४, प्रस्ताव नं. १४ माथि आवश्यक छलफल गर्दा देहायको रुटमा यातायात सेवा सञ्चालनका लागि यातायात व्यवसायी तथा सम्बद्ध सरोकारवालाहरूसँग अनुरोध गर्ने सर्वसम्मत निर्णय गरियो ।

क) पोकली देखि यसम ।

ख) च्यूरीडाँडा देखि यसम ।

ग) यसम देखि ओखलढुंगा ।

१५. निर्णय नं. १५, प्रस्ताव नं. १५ माथि आवश्यक छलफल गर्दा गाउँ शिक्षा समितिको मिति २०७७/१२/११ को निर्णयानुसार बाल विकास केन्द्र दरबन्दी सम्बन्धमा टंकेश्वरी आ.वि. र कन्यादेवी आ.वि., यसम मा.वि. यसममा मर्ज भई आएकोले टंकेश्वरी आ.वि. को दरबन्दी गणेश आ.वि. र कन्यादेवी आ.वि. को दरबन्दी लिखु ५ मा रहेको भालुडाँडा समुदायमा राख्ने प्रस्ताव पेश भएकोमा सोही बमोजिम गर्ने गराउने सर्वसम्मत निर्णय गरियो ।

१६. निर्णय नं. १६, प्रस्ताव नं. १६ माथि आवश्यक छलफल गर्दा आवश्यकता अनुसार कार्यपालिकाको बैठक बस्ने सर्वसम्मतबाट निर्णय गरियो ।